

श्री ५ को सरकार
कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको
सल्लाह र सम्मतिले बनाइबक्सेको तल लेखिएबमोजिमको ऐन सर्वसाधारणको
जानकारीको लागि प्रकाशित गरिएको छ ।

२०४५ सालको ऐन नं. २३

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि
विविध विश्वावली विराजमान मानोन्नत महेन्द्रमाला परम
नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी
विभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद
परम प्रोज्ज्वल नेपालतारा परम पवित्र अङ्गरामपट्ट परम ज्योतिर्मय
सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु
परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री
श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा
समरविजयिनाम् ।

काठमाडौं उपत्थका विकास प्राधिकरणको स्थापना र व्यवस्था
गर्न बनेको ऐन

प्रस्तावना: काठमाडौं उपत्थकामा बढ्दो जनसंख्या तथा शहरीकरणको परिप्रेक्ष्यमा
भइरहेका नगरहरूको पुनः निर्माण, विस्तार र विकासको साथै योजनाबद्ध रूपमा
भौतिक विकास गरी जनसाधारणलाई आवश्यक सेवा र सुविधाहरू पुन्याउन तथा सर्व-
साधारण जनताको स्वास्थ्य, सुविधा एवं आर्थिक हित कायम राख्न काठमाडौं उपत्थका
विकास प्राधिकरणको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको
सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भः

१.१ यस ऐनको नाम “काठमाडौं उपत्थका विकास प्राधिकरण ऐन, २०४५”
रहेको छ ।

१.२ यो ऐन श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषा:

- २.१ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,—
- २.१.१ “प्राधिकरण” भन्नाले दफा ३ बमोजिम स्थापना भएको काठमाडौं उपत्यका विकास प्राधिकरण सम्झनुपर्छ ।
- २.१.२ “भौतिक विकास योजना” भन्नाले दफा ५ बमोजिम तर्जुमा भई श्री ५ को सरकारबाट स्वीकृत भौतिक विकास योजना सम्झनुपर्छ ।
- २.१.३ “योजना क्षेत्र” भन्नाले अनुसूचीमा उल्लेख भए बमोजिमको काठमाडौं उपत्यका विकास योजना क्षेत्र सम्झनुपर्छ ।
- २.१.४ “समिति” भन्नाले दफा १३ बमोजिम गठित काठमाडौं उपत्यका भौतिक विकास समिति सम्झनुपर्छ ।
- २.१.५ “सञ्चालक समिति” भन्नाले दफा १४ बमोजिम गठित सञ्चालक समिति सम्झनुपर्छ ।
- २.१.६ “विकास आयुक्त” भन्नाले दफा १७ को उपदफा १७.१ बमोजिम नियुक्त विकास आयुक्त सम्झनुपर्छ ।
- २.१.७ “पुनरावेदन समिति” भन्नाले दफा २३ बमोजिमको पुनरावेदन समिति सम्झनुपर्छ ।
- २.१.८ “जग्गा” भन्नाले जुनसुकै जग्गा र त्यसमा स्थायी रूपले रहेको घर, बनोट, ताल, पोखरी, रुख आदि समेतलाई जनाउँछ ।
- २.१.९ “भवन” भन्नाले आवासीय, कार्यालय, औद्योगिक, व्यापारिक वा अन्य कुनै प्रयोगको लागि बनेको भवन वा घर सम्झनुपर्छ र सो शब्दले गोदाम घर, टहरा, गोठ, ग्यारेज, चर्पी, पर्खाल वा त्यसको कुनै भागलाई समेत जनाउँछ ।
- २.१.१० “सेवा सुविधा” भन्नाले सडक, बाटो, खुल्ला ठाउँ, पार्क, मनोरञ्जन स्थल, खेल सैदान, पानी, बिजुली, टेलिफोन, ढल निकास, विद्यालय, अस्पताल आदि सम्झनुपर्छ ।
- २.१.११ “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।

४१६

(१४)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

३. प्राधिकरणको स्थापना: काठमाडौं उपत्यकालाई योजनाबद्ध रूपमा विकास गरी जनसाधारणलाई आवश्यक सेवा सुविधाहरू पुऱ्याउन भौतिक विकास योजनाको तर्जुमा र कार्यान्वयन गर्नको लागि काठमाडौं उपत्यका विकास प्राधिकरण स्थापना गरिएको छ ।

४. प्राधिकरण संगठित संस्था हुने:

४.१ इफा ३ बमोजिम गठित प्राधिकरण अविच्छिन्न उत्तराधिकारबाला एक स्वशासित र संगठित संस्था हुनेछ ।

४.२ प्राधिकरणको आपनो एउटा छुटू छाय हुनेछ ।

४.३ प्राधिकरणले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले बन्दोबस्त गर्न सक्नेछ ।

४.४ प्राधिकरणले व्यक्ति सरह आपनो नामबाट नालिस उजूर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।

५. भौतिक विकास योजनाको तर्जुमा र स्वीकृति:

५.१ काठमाडौं उपत्यकाको भौतिक विकासको लागि देहायको कुनै वा सबै उद्देश्य पूरा गर्न प्राधिकरणले भौतिक विकास योजना तर्जुमा गर्न सक्नेछ:-

५.१.१ काठमाडौं उपत्यकालाई नेपाल अधिराज्यको एक प्रमुख प्रशासनिक, पर्यटन, सांस्कृतिक एंव आर्थिक केन्द्रको रूपमा विकास गर्ने,

५.१.२ बहरहेको नगरको पुनः निर्माण, विस्तार र विकास गर्ने तथा नयाँ नगरको निर्माण गर्ने,

५.१.३ भौतिक विकासको लागि भू-उपयोग (ल्याण्ड यूज) क्षेत्र निर्धारण गर्ने,

५.१.४ जनसाधारणलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने,

५.१.५ उपर्युक्त कार्यहरूसंग सम्बद्ध अन्य कार्यहरू गर्ने ।

५.२ उपदफा ५.१ बमोजिम प्राधिकरणले बनाएको भौतिक विकास योजना श्री ५ को सरकारबाट स्वीकृत हुनु पर्नेछ ।

५.३ उपदफा ५.२ बमोजिम श्री ५ को सरकारबाट स्वीकृत भौतिक विकास योजना प्राधिकरणले कार्यान्वयन गर्नेछ ।

६. प्राधिकरणको काम, कर्तव्य र अधिकार:

६.१ यस एतमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त प्राधिकरणको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:-

६.१.१ योजना क्षेत्रलाई विभिन्न भू-उपयोग क्षेत्रहरूमा विभाजन गर्ने,

६.१.२ भू-उपयोग क्षेत्रमा भौतिक विकासका लागि आवश्यक शर्तहरू निर्धारण गर्ने र त्थस्तो क्षेत्रमा गरिने निर्माणिका विधिहरू तोक्ने,

६.१.३ प्राचीन स्मारक सम्बन्धी प्रचलित नेपाल कानूनको अधीनमा रही योजना क्षेत्रमा कुनै धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको समुचित विकास तथा सम्भारको लागि आवश्यक परियोजना बनाई कार्यान्वयन गर्ने,

६.१.४ योजना क्षेत्रको प्राकृतिक एवं वातावरणीय संरक्षणको लागि बनजंगल, खोलानाला, घाट तथा जल क्षेत्रमा हुने निर्माण एवं अन्य कृयाकलापहरूको सम्बन्धमा शर्त तोकी सो बमोजिम कार्य गर्ने गराउने,

६.१.५ प्रतिकूल प्रभाव पर्ने गरी प्राकृतिक सम्पदाको उपयोग गर्न निषेध गर्ने,

६.१.६ भौतिक विकास योजनाले निर्दिष्ट गरे बमोजिम भू-उपयोग क्षेत्रमा जग्गा विकास कार्यक्रम तथा भवन निर्माण परियोजना बनाई कार्यान्वयन गर्ने,

६.१.७ भौतिक विकास योजना अनुरूप श्री ५ को सरकारले समय समयमा दिएको निर्देशन बमोजिमका अन्य कार्यहरू गर्ने ।

६.२ यस ऐन बमोजिम काम कारबाही गर्दा श्री ५ को सरकारका निकाय तथा अन्य सम्बन्धित निकायसंग समन्वय कायम गरी काम गर्नु प्राधिकरणको कर्तव्य हुनेछ ।

७. रोक लगाउन सबने:

७.१ भौतिक विकास योजना कार्यान्वयन गर्न प्राधिकरणले समय समयमा स्पष्ट रूपले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी बढीमा तीन वर्षको अवधि ननाईने गरी सोही सूचनामा तोकिएको अवधिभरको लागि योजना क्षेत्रभित्र पर्ने सोही सूचनामा तोकिएको क्षेत्रमा जुनसुकै प्रकारको अचल सम्पत्ति प्राधिकरणको पूर्व स्वीकृति बिना कुनै प्रकारले भौतिक परिवर्तन गर्न वा टुक्राउन नपाउने गरी रोक लगाउन सक्नेछ ।

४९८

(१६)

४९९

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ ।

७.२ उपदफा ७.१ बमोजिम रोक लगाएको कुराको सूचना प्राधिकरणले रजिष्ट्रेशन गर्ने सम्बन्धित कार्यालयमा पठाउनु पर्नेछ ।

७.३ रजिष्ट्रेशन गर्ने सम्बन्धित कार्यालयले उपदफा ७.२ बमोजिमको सूचना पाएमा त्यस्तो अचल सम्पत्ति टुक्राउने गरी रजिष्ट्रेशन गर्न हुँदैन ।

८. नियमित, नियन्त्रण वा निषेध गर्न सबैने:

८.१ भौतिक विकास योजना कार्यान्वयन गर्ने प्रयोजनको लागि प्राधिकरणले समय समयमा स्थाप्तरूपले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी योजना क्षब्दभित्र पर्ने सोही सूचनामा तोकिएको क्षब्दमा देहायका काम कुराहरू आवश्यकतानुसार नियमित, नियन्त्रण वा निषेध गर्न सबैनेछ र त्यसरी नियमित, नियन्त्रण वा निषेध गरिएका काम कुराहरू प्राधिकरणको पूर्व स्वीकृति बिना कसैले गर्न गराउन हुँदैन:-

८.१.१ प्राकृतिक सम्पदा, पुरातात्त्विक, धार्मिक, ऐतिहासिक स्थलहरू, ऐलानी जग्गाहरू एवं अचल सम्पत्तिको उपभोग र प्रयोग गर्ने,

८.१.२ आवादी तथा र्ति जग्गाहरू भू-उपयोग योजना अनुरूप उपभोग वा प्रयोग गर्ने,

८.१.३ कुनै प्रकारको भवन निर्माण गर्न वा निर्माण भैसकेका भवनहरूको विस्तार गर्ने,

८.१.४ कुनै प्रकारको बस्ती वा बसोबास बसाउने वा भनोरञ्जन स्थल, बजार, हाट, उद्योग मादि बसाल्ने वा बनाउने,

८.१.५ प्राकृतिक सौन्दर्य, पर्यटन स्थल वा जनसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा कुनै प्रकारले बातावरण दुषित हुने काम गर्ने,

८.१.६ बाटोधाटो, पुल, यातायातको साधन, पानी, बत्ती, टेलिफोन-लाइन आदि प्रयोग गर्ने,

८.२ दफा ७ वा उपदफा ८.१ बमोजिम प्राधिकरणले कसैको अचल सम्पत्तिको भोग चलनमा कुनै किसिमको बन्देज लगाउँदा सार्वजनिक हितलाई ध्यानमा राखी सर्वसाधारण जनतालाई उपयोगी हुने भएमा मात्र बन्देज लगाउन सबैनेछ र त्यस्तो बन्देज सम्बन्धी निर्णय गर्दा वा तत्सम्बन्धी सूचना वा आदेश जारी गर्दा त्यस्तो सार्वजनिक हित हुने कुरा समेत स्पष्ट खुलाउनु पर्नेछ ।

८.३ उपदफा ८.१ को प्रयोजनको लागि प्राधिकरणले स्वीकृति दिवा आंशिक वा पूर्ण रूपले स्वीकृति दिवा नदिन सबैनेछ वा स्वीकृति दिवा आवश्यक शर्त समेत तोकिदिवा सबैनेछ ।

८.४ योजना क्षेत्रभित्रको कुनै घटना सम्पत्तिको तथ्याङ्क लिन वा सर्वे गर्नको लागि कसैको जग्गामा प्रवेश गर्न वा सम्बन्धित व्यक्तिलाई बुहल प्राधिकरण-लाई पूर्ण अधिकार हुनेछ ।

९. रोक्ने वा भत्काउने:

९.१ वफा द अन्तर्गत प्राधिकरणले नियमित, नियन्त्रण वा निषेध गरेका काम कुराहरू कसैले प्राधिकरणको पूर्व स्वीकृति बिना गरेमा वा प्राधिकरणले स्वीकृति दिवा कुनै शर्त तोकिदिएको भए त्यस्तो शर्त विपरीत हुने गरी गरेमा प्राधिकरणले त्यस्तो काम तत्काल रोक्ने आदेश दिन सक्नेछ र त्यस्तो कामको सिलसिलामा कुनै निर्माण गरेको रहेछ भने प्राधिकरणले पैंतीस दिनको म्याद दिई सम्बन्धित व्यक्तिलाई त्यसरी स्वीकृति बिना वा शर्त विपरीत निर्माण गरेको जाति भाग भत्काउन वा हटाउन आदेश दिन सक्नेछ ।

९.२ उपदफा ९.१ बमोजिम प्राधिकरणले कुनै निर्माणको भाग भत्काउन वा हटाउन दिएको आदेश उपर चित नबुहने व्यक्तिले सो आदेश पाएको मितिले पैंतीस दिनभित्र पुनरावेदन समिति समक्ष उजूरी दिन सक्नेछ । सो उजूरीको सम्बन्धमा पुनरावेदन समितिले उजूरी परेको मितिले तीस दिनभित्र निर्णय गर्नु पर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ ।

९.३ उपदफा ९.२ बमोजिम उजूरी परेकोमा पुनरावेदन समितिबाट त्यस्तो निर्माणको भाग भत्काउने वा हटाउने गरी निर्णय भएमा सो निर्णय भएको मितिले पैंतीस दिनभित्र र उजूरी नपरेकोमा उपदफा ९.१ बमोजिम प्राधिकरणले आदेश दिएको मितिले पैंतीस दिनभित्र सम्बन्धित व्यक्तिले त्यस्तो निर्माणको भाग भत्काउनु वा हटाउनु पर्नेछ ।

९.४ उपदफा ९.३ को म्यादभित्र सम्बन्धित व्यक्तिले त्यस्तो निर्माणको भाग नभत्काएमा वा नहटाएमा प्राधिकरण आफैले भत्काउन वा हटाउन सक्नेछ र त्यसरी भत्काउँदा वा हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असूल उपर गरिनेछ ।

१०. जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सक्ने:

१०.१ काठमाडौं उपत्यकालाई सुनियोजित रूपमा विकास गर्ने क्रममा विभिन्न आय वर्गका व्यक्तिहरूको नियमित आधारभूत आवासको आवश्यकता पूरा गर्नेको लागि आवास घडेरीको व्यवस्था गर्न र अन्य शहरी कृयाकलापको लागि प्राधिकरणले श्री ५ को सरकारको नीति निर्देशनको अधीनमा रही देहाय बमोजिम जग्गा विकास कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछ:-

- १०.१.१ योजना क्षेत्रको कुनै भागमा स्थानीय जग्गाधनी र मोहीहरू समेतको सहभागिता जुटाई सेवा सुविधासम्बन्धी परियोजना तर्जुमा गर्ने र सो परियोजना बमोजिमको काम गर्ने थी ५ को सरकारको सम्बन्धित निकाय, कुनै संगठित संस्था वा नगर पञ्चायत वा स्थानीय जनताले लगानी गर्ने गरी निर्देशित जग्गा विकास (गाईडेड लायण्ड डेभलपमेण्ट) कार्यक्रम सञ्चालन गर्ने,
- १०.१.२ योजना क्षेत्रभित्रको कुनै भागमा रहेका जग्गाका विभिन्न कित्ताहरूलाई एकीकरण गरी सो जग्गामा भौतिक विकास योजना अनुरूप सेवा सुविधाको व्यवस्था गर्ने र त्यस्तो सेवा सुविधाको व्यवस्था गर्दा लागेको खर्च विकसित घडेरीहरू बेची असूल गर्ने र बाँकी विकसित घडेरीहरू साबिककै जग्गा धनी वा मोहीहरूलाई समानुपातिक आधारमा फिर्ता दिने व्यवस्था गरी जग्गा एकीकरण (लायण्ड पुर्लिंग) कार्यक्रम सञ्चालन गर्ने,
- १०.१.३ योजना क्षेत्रको कुनै भागको जग्गा दफा ११ बमोजिम थी ५ को सरकारबाट प्राप्त गराई प्राधिकरण आफैले त्यस्तो जग्गामा सेवा सुविधाको व्यवस्था गरी घडेरीहरू तयार गर्ने र बिक्री वितरण गर्ने गरी घडेरी तथा सेवा सुविधा (साईट्स एण्ड सर्भिसेज) कार्यक्रम सञ्चालन गर्ने,
- १०.१.४ माथि उपदफाहरू बमोजिम जग्गा विकास कार्यक्रम सञ्चालनको निमित्त कुनै जग्गाधनीको एकीकरण गरिएको वा प्राप्त गरिएको जग्गा जग्गा विकास कार्यक्रम अनुसार निर्धारित न्यूनतम इकाईको घडेरीको क्षेत्रफल भन्दा कम हुने रहेछ भने त्यस्तो जग्गाधनीलाई लागेको खर्च विई न्यूनतम इकाईको एक घडेरी उपलब्ध गराइनेछ ।
११. जग्गा प्राप्त गर्ने: थी ५ को सरकारले भौतिक विकास योजना कार्यान्वयन गर्ने आवश्यक पर्ने जग्गा प्रचलित नेपाल कानून बमोजिम प्राप्त गरी प्राधिकरणलाई उपलब्ध गराइदिन सक्नेछ ।
१२. आर्थिक स्रोत जुटाउने अधिकार: प्राधिकरणले आपनो काम सुचारू रूपले सञ्चालन गर्नको लागि आवश्यक पर्ने छर्चको लागि थी ५ को सरकारको पूर्व स्वीकृति

लिई अहण लित, अनुदान प्राप्त गर्न वा अन्य कुमै किसिमध्याट आधिक स्रोत जुडाउन सक्नेछ ।

१३. काठमाडौं उपत्यका भौतिक विकास समितिको गठन तथा काम, कर्तव्य र अधिकारः

१३.१ काठमाडौं उपत्यकाको विकासको लागि देहायका सदस्यहरू भएको एक काठमाडौं उपत्यका भौतिक विकास समिति गठन हुनेछः—

१३.१.१ आवास तथा भौतिक योजना मन्त्री — अध्यक्ष

१३.१.२ निर्माण तथा यातायात मन्त्री — सदस्य

१३.१.३ पर्यटन मन्त्री — सदस्य

१३.१.४ शिक्षा तथा संस्कृति मन्त्री — सदस्य

१३.१.५ आवास तथा भौतिक योजना सहायक मन्त्रीहरू — सदस्य

१३.१.६ सचिव, राष्ट्रिय योजना आयोग — सदस्य

१३.१.७ सचिव, अर्थ मन्त्रालय — सदस्य

१३.१.८ सचिव, आवास तथा भौतिक योजना मन्त्रालय — सदस्य

१३.१.९ सचिव, पञ्चायत तथा स्थानीय विकास मन्त्रालय — सदस्य

१३.१.१० सचिव, भूमिसुधार तथा व्यवस्था मन्त्रालय — सदस्य

१३.१.११ सचिव, बन तथा भू-संरक्षण मन्त्रालय — सदस्य

१३.१.१२ सचिव, सञ्चार मन्त्रालय — सदस्य

१३.१.१३ सचिव, स्वास्थ्य मन्त्रालय — सदस्य

१३.१.१४ अञ्चलाधीश, बागमती अञ्चल — सदस्य

१३.१.१५ सभापति, काठमाडौं जिल्ला पञ्चायत — सदस्य

१३.१.१६ सभापति, ललितपुर जिल्ला पञ्चायत — सदस्य

१३.१.१७ सभापति, भक्तपुर जिल्ला पञ्चायत — सदस्य

१३.१.१८ प्रधानपञ्च, काठमाडौं नगर पञ्चायत — सदस्य

१३.१.१९ प्रधानपञ्च, ललितपुर नगर पञ्चायत — सदस्य

१३.१.२० प्रधानपञ्च, भक्तपुर नगर पञ्चायत — सदस्य

१३.१.२१ विकास आयुक्त — सदस्य-सचिव

१३.२ श्री ५ को सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उपबक्ता १३.१ बमोजिमका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।

१३.३ समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

१३.४ समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

- १३.४.१ भौतिक विकास योजनाको तर्जुमा तथा कार्यान्वयन सञ्चाली
नीति निर्वाचित गर्ने,
१३.४.२ भौतिक विकास योजनालाई अन्तिम रूप दिने,
१३.४.३ भौतिक विकास योजना अन्तर्गतका कार्यक्रमहरूको प्रगति
समीक्षा र मूल्याङ्कन गर्ने,
१३.४.४ प्राधिकरणको वार्षिक बजेट र विनियमावलीहरू स्वीकृत
गर्ने,
१३.४.५ सञ्चालक समितिलाई अन्य आवश्यक निर्देशन दिने ।

१४. सञ्चालक समितिको गठन:

- १४.१ प्राधिकरणको काम कारबाहीको सञ्चालन, रेखदेख र व्यवस्थापनको
लागि एक सञ्चालक समिति गठन हुनेछ ।
१४.२ समितिको सामान्य निर्देशनमा रही सञ्चालक समितिले यो ऐन र यस
ऐन अन्तर्गत बनेको नियम र विनियम बमोजिम प्राधिकरणलाई भएका
सबै प्रधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।
१४.३ उपदफा १४.१ बमोजिम गठित सञ्चालक समितिमा देहायका सदस्यहरू
रहनेछन्:-
- | | |
|---|-----------|
| १४.३.१ विकास-आयुक्त | - अध्यक्ष |
| १४.३.२ प्रधान पञ्च, काठमाडौं नगर पञ्चायत | - सदस्य |
| १४.३.३ प्रधान पञ्च, ललितपुर नगर पञ्चायत | - सदस्य |
| १४.३.४ प्रधान पञ्च, भक्तपुर नगर पञ्चायत | - सदस्य |
| १४.३.५ देहायका कार्यालयहरूका काठमाडौं
उपत्यकाको कार्यक्रम हेतु प्रमुखहरू | - सदस्य |
| १४.३.५.१ भवन विभाग | |
| १४.३.५.२ पुरातत्त्व विभाग | |
| १४.३.५.३ सडक विभाग | |
| १४.३.५.४ नापो विभाग | |
| १४.३.५.५ पर्यटन विभाग | |
| १४.३.५.६ आवास तथा शहरी विकास विभाग | |
| १४.३.५.७ खानेपानी तथा ढल निकास संस्थान | |
| १४.३.५.८ नेपाल विद्युत प्राधिकरण | |
| १४.३.५.९ फोहर मैला प्रबन्ध तथा ओत परिचालन केन्द्र | |

१४.३.५.१० गुठी संस्थान

१४.३.५.११ नेपाल दूर सञ्चार संस्थान

१४.३.६ श्री ५ को सरकारले तोकेको राठमाडौं उपत्यका-

भित्रको कुनै तीन गाउँ पञ्चायतका प्रधान पञ्चहरू — सदस्य

१४.४ सञ्चालक समितिले तोकेको प्राधिकरणको कर्मचारीले सञ्चालक समितिको सचिव भई काम गर्नेछ ।

१४.५ श्री ५ को सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी उपदफा १४.३ वर्मोजिमका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।

१४.६ सञ्चालक समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई सञ्चालक समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्द्रण गर्न सक्नेछ ।

१५. सञ्चालक समितिको बैठक सम्बन्धी कार्यविधि:

१५.१ सञ्चालक समितिको बैठक कम्तीमा दुई महीनामा एक पटक बस्नेछ ।

१५.२ सञ्चालक समितिको कुल सदस्य संख्याको पचास प्रतिशत सदस्य उपस्थित भएमा सञ्चालक समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

१५.३ सञ्चालक समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट तोकेको सदस्यले गर्नेछ ।

१५.४ सञ्चालक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिन सक्नेछ ।

१५.५ सञ्चालक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा सञ्चालक समितिको सचिवले बोलाउनेछ ।

१५.६ सञ्चालक समितिको बैठकले गरेको निर्णय सञ्चालक समितिको सचिवले अध्यक्षता गर्ने व्यक्तिबाट प्रमाणित गराई अद्यावधिक गरी राख्नु पर्नेछ ।

१५.७ सञ्चालक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सञ्चालक समिति आफैले निर्धारण गर्नेछ ।

१६. उप-समिति गठन गर्न सक्ने: सञ्चालक समितिले आपनो काम कारबाही सुचारू रूपले सञ्चालन गर्नको लागि आवश्यकतानुसार उप-समितिहरू गठन गर्न सक्नेछ ।

४२६

(२२)

४४४

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

१७. कर्मचारी सम्बन्धी स्वयस्था:

१७.१ श्री ५ को सरकारले विशिष्ट श्रेणी वा सो भन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको व्यक्ति वा सम्बन्धित क्षेत्रमा लब्ध प्रतिष्ठित कुनै व्यक्तिलाई प्राधिकरणको कार्यकारी प्रभुखको रूपमा विकास आयुक्तमा नियुक्त गर्नेछ । निजको पदावधि बढीमा पाँच वर्षको हुनेछ र श्री ५ को सरकारले चाहेमा निजको पदावधि पुनः बढीमा पाँच वर्षको लागि थप गर्न सक्नेछ ।

१७.२ उपदफा १७.१ मा जुनसुकै कुरा लेखिएको भए तापनि श्री ५ को सरकारले आवश्यक देखेमा विकास आयुक्तलाई निजको पदावधि पूरा नहुँदै सो पदबाट अवकाश दिन सक्नेछ ।

१७.३ प्राधिकरणले आवश्यकता अनुसार अन्य कर्मचारीहरू नियुक्त गर्न सक्नेछ ।

१७.४ विकास आयुक्त र प्राधिकरणका अन्य कर्मचारीहरूको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछ ।

१७.५ विकास आयुक्तले आफूलाई प्राप्त अधिकार आपनो रेखदेख र जिम्मेवारीमा आफू भन्दा मुनिको कुनै कर्मचारीलाई सुम्पन सक्नेछ ।

१८. सदस्य र कर्मचारी उपर प्रतिबन्धः समिति वा सञ्चालक समितिका कुनै सदस्य वा प्राधिकरणको कुनै पनि कर्मचारी वा सल्लाहकारको प्राधिकरणसंगको ठक्का पट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हिस्सेदार हुन पाउने छैन ।

१९. प्राधिकरणको कोषः

१९.१ प्राधिकरणको एउटा छुट्टै कोष हुनेछ । सो कोषमा देहायका रकमहरू रहनेछन् :-

१९.१.१ श्री ५ को सरकारबाट प्राप्त अनुदान,

१९.१.२ श्री ५ को सरकार भार्फत कुनै अन्तर्राष्ट्रिय वा विदेशी संस्थाबाट प्राप्त रकम,

१९.१.३ प्राधिकरणको चल अचल सम्पत्तिबाट आर्जन हुने रकम,

१९.१.४ प्राधिकरणलाई प्राप्त अन्य कुनै रकम ।

१९.२ प्राधिकरणको सबै रकम प्राधिकरणको नाममा नेपाल राष्ट्र बैंक वा कुनै बाणिज्य बैंकमा जम्मा गरिनेछ ।

१९.३ प्राधिकरणको तर्फबाट गर्नुपर्ने सम्पूर्ण खर्चहरू उपदफा १९.१ बमोजिमको कोषबाट छ्यहोरिनेछ ।

१९.४ प्राधिकरणको खाता सञ्चालन तोकिए बमोजिम हुनेछ ।

२०. प्राधिकरणको लेखा र लेखापरीक्षणः

२०.१ प्राधिकरणको लेखा श्री ५ को सरकारको प्रचलित हाँचा र लिटिका बमोजिम राखिनेछ ।

२०.२ प्राधिकरणको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।

२०.३ श्री ५ को सरकारले चाहेमा प्राधिकरणको हिसाब किताब सम्बन्धी कागजातहरू र नगदी जिन्सी समेत जुनसुकै बखत जाँचन वा जाँचन लगाउन सक्नेछ ।

२१. सजायः

२१.१ कसैले दफा द अन्तर्गत प्राधिकरणले नियमित, नियन्त्रण वा निषेध गरेका काम कुराहरू प्राधिकरणको पूर्व स्वीकृति बिना गरेमा वा प्राधिकरणले स्वीकृति दिए कुनै शर्त तोकिदिएको भए त्यस्तो शर्त विपरीत हुने गरी गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

२१.२ कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम प्राधिकरणले गरेको वा गर्न लागेको काममा बाधा गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

२१.३ कसैले यो ऐन बमोजिम प्राधिकरणले दिएको आदेश वा निर्देशन विपरीत कुनै काम कारबाही गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पच्चीस हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

२१.४ कसैले माथि लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली विपरीत अन्य कुनै काम कारबाही गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले एक हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

२२. पुनरावेदनः दफा २१ बमोजिम प्राधिकरणले दिएको सजायको आदेश उपर चित नबुझ्ने व्यक्तिले त्यस्तो सजायको आदेश पाएको मितिले पैतीस दिनभित्र पुनरावेदन समितिमा पुनरावेदन गर्न सक्नेछ ।

२३. पुनरावेदन समितिः

२३.१ दफा १ वा २१ बमोजिम प्राधिकरणले दिएको आदेश उपर पुनरावेदन सुन्न एक पुनरावेदन समिति रहनेछ ।

२३.२ पुनरावेदन समितिमा देहायका सदस्यहरू रहनेछन्:-

२३.२.१ क्षेत्रीय न्यायाधीश

- अध्यक्ष

२३.२.२ श्री ५ को सरकारले तोकेको दुईजना व्यक्ति

- सदस्य

४३६

(२४)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

२३.३ पुनरावेदन समितिलाई साक्षी प्रमाण बुझे, साक्षीलाई उपस्थित गराउने, बधान गराउने र लिखतहरू पेश गर्न लगाउने सम्बन्धमा अदालतलाई भए सरहको अधिकार हुनेछ ।

२३.४ पुनरावेदन समितिले कारबाही र किनारा गर्दा उण्युक्त कार्यविधि अपनाउन सक्नेछ ।

२४. असल नियतले गरेको कामको बचाउः समिति वा सञ्चालक समितिका सदस्य वा प्राधिकरणको कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमावली वा विनियमावली बमोजिम आपनो कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको वा गर्न खोजेको कुनै कुराबाट भएको हानी नोकसानीको निमित्त त्यस्तो सदस्य वा कर्मचारी व्यक्तिगत रूपले जवाफदेही हुनेछैन ।

तर कसैलाई आवश्यक दुःख, हैरानी वा झंझट दिने नियतले कुनै काम गरेकोमा सम्बन्धित व्यक्ति त्यसको लागि जवाफदेही हुनेछ ।

२५. अधिकार प्रत्यायोजनः सञ्चालक समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये सबै वा केही अधिकार सञ्चालक समितिको कुनै सदस्य वा दफा १६ बमोजिम गठित उप-समिति वा प्राधिकरणको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

२६. श्री ५ को सरकारले निर्देशन दिन सक्नेः श्री ५ को सरकारले भौतिक विकास योजनाको तर्जुमा तथा कार्यान्वयन सम्बन्धमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु प्राधिकरणको कर्तव्य हुनेछ ।

२७. श्री ५ को सरकारको अधिकारः

२७.१ प्राधिकरणले यस ऐन विपरीत कुनै काम गरेमा वा गर्न लागेमा श्री ५ को सरकारले त्यस्तो काम रोक्ने आदेश दिन सक्नेछ ।

२७.२ श्री ५ को सरकारले सार्वजनिक हितलाई ध्यानमा राखी आवश्यक देखेमा यस ऐन बमोजिम प्राधिकरणले दिएको कुनै आदेश पूर्ण वा आंशिक रूपमा बदर गर्न सक्नेछ ।

२७.३ प्राधिकरणले गर्नु पर्ने काम पूरा गरिसकेको छ वा प्राधिकरणले आफूले गर्नुपर्ने काम, कर्तव्य वा निर्देशनको पालना गरेको छैन वा प्राधिकरण कायम राख्न आवश्यक छैन भन्ने ठहराएमा श्री ५ को सरकारले प्राधिकरणलाई जुनसुकै बख्त विघटन गर्न सक्नेछ ।

२७.४ उपदफा २७.३ बमोजिम प्राधिकरण विघटन भएमा सो प्राधिकरणको हक तथा दायित्व थी ५ को सरकारमा सर्वेषां।

२८. थी ५ को सरकारसंगको सम्पर्कः प्राधिकरणले थी ५ को सरकारसंग सम्पर्क राख्दा आवास तथा भौतिक योजना मन्त्रालय मार्फत राख्नु पर्नेछ।

२९. नियम तथा विनियम बनाउन सबनेः

२९.१ यो ऐनको उद्देश्य कार्यान्वयन गर्न थी ५ को सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ।

२९.२ यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही प्राधिकरणले आवश्यक विनियमहरू बनाउन सक्नेछ।

३०. विघटन हुने:

३०.१ यो ऐन प्रारम्भ भएपछि नगर विकास ऐन, २०४५ अन्तर्गतको नगर विकास समिति स्वतः विघटन हुनेछ।

३०.२ उपदफा ३०.१ बमोजिम नगर विकास समिति विघटन भएपछि सो समितिले गरिआएको काम कारवाही र हक तथा दायित्व प्राधिकरणमा सर्वेषां।

३१. छिन्न बाँकी मुद्दा सर्वे: यो ऐन प्रारम्भ भएपछि नगर विकास ऐन, २०४५ अन्तर्गत गठित नगर विकास समितिबाट कारवाही भई छिन्न बाँकी मुद्दाहरू प्राधिकरणमा सर्वेषां।

३२. अनुसूचीमा हेरफेर गर्न सबने: थी ५ को सरकारले आवश्यकता अनुसार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ।

अनुसूची

(दफा २ को उपदफा २.१.३ संग सम्बन्धित)

योजना क्षेत्रको सीमाना

पूर्वः- गोदावरी भञ्ज्यांग, त्रिवेणी डांडा र पाटी भञ्ज्यांगको सिराने सिरान हुँदै अमालडोलको पूर्वपट्टिको पानीढलो भई रोहिणी भञ्ज्यांग र किर्तिके भञ्ज्यांगको सिराने सिरान हुँदै मंचुरी लेख र चिपूडांडाको सिरानसम्म ।

पश्चिमः- सिमपानी, काजि गाउँ, भट्टारचौर, दक्षिणकाली, तालुक, गुरदुम खोला हुँदै चखेलको उत्तरपट्टिको पानीढलो, चन्द्रगिरि सिमभञ्ज्यांग मसिनी गाउँको पूर्वपट्टिको पानीढलो, दहचोक डांडा, मजुवा गाउँ, भौमदुँगा थुम्कीको पूर्व पट्टिको पानीढलो भई भुडखु र पाँचमाने भञ्ज्यांगसम्म ।

उत्तरः- पाँचमाने भञ्ज्यांग र शिवपुरी लेकको सिराने सिरान हुँदै बोलांग र चिपुडांडासम्म ।

दक्षिणः- गोदावरी भञ्ज्यांगको सिराने सिरान हुँदै हुँगाखानी खोलाको पानीढलो, भगवान डांडा र लेले भञ्ज्यांगको सिराने सिरान हुँदै देउराली थुम्की, बाबिया गाउँ, मानेको दक्षिणपट्टिको पानीढलो भई बागमती नदी हुँदै सिमपानीसम्म ।

लालमोहर सदर मिति:- २०४५।।।।।

आज्ञाले,
ईश्वरबहादुर थेष्ठ
थ्री ५ को सरकारको सचिव

२३८
(२७)

मुद्रण तथा प्रकाशन विभाग, सिहुदरबार, काठमाडौंमा मुद्रित ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ ।

संस्कृत लिखित एवं अंग्रेजी भाषा में लिखित सभी विद्यालयों के छात्रों

(अंग्रेजी भाषा का उपयोग करने वाले)

मैं आज आपकी विद्यालय की ओर से लिखने वाला हूँ। मैं आपको बहुत धन्यवाद करता हूँ कि आपने मैं को इस विद्यालय में लिखने का अनुमति दिया है। मैं आपको बहुत धन्यवाद करता हूँ कि आपने मैं को इस विद्यालय में लिखने का अनुमति दिया है। मैं आपको बहुत धन्यवाद करता हूँ कि आपने मैं को इस विद्यालय में लिखने का अनुमति दिया है। मैं आपको बहुत धन्यवाद करता हूँ कि आपने मैं को इस विद्यालय में लिखने का अनुमति दिया है।

मैंने आपको अपने लिखने का अनुमति दिया है। मैंने आपको अपने लिखने का अनुमति दिया है।

मैंने आपको अपने लिखने का अनुमति दिया है। मैंने आपको अपने लिखने का अनुमति दिया है। मैंने आपको अपने लिखने का अनुमति दिया है।

दिनांक १५८०९ - अंग्रेजी भाषा विद्यालय

मुद्रण
दिनांक १५८०९

४८०

(८८)

संस्कृत लिखित एवं अंग्रेजी भाषा में लिखित सभी विद्यालयों के छात्रों

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।